

कीर्तिपुर नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय  
बागमती प्रदेश  
कीर्तिपुर, काठमाडौं ।

तथ्याडक संकलनका लागि करारमा सेवामा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना ।

**सूचना प्रकाशन मिति:- २०७८/०९/२१**

प्रस्तुत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको पत्र वमोजिम कीर्तिपुर नगरपालिकामा चालु आर्थिक वर्ष भित्र गरिव परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम संचालन गर्नुपर्ने हुँदा सो कार्यको लागि तपशिल अनुसार करार सेवामा कर्मचारी पदपूर्ति गर्ने निर्णय भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र नगरपालिकामा रितपूर्वक दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

| क्र.स. | विज्ञापन नं . | पद          | माग संख्या | आवश्यक न्युनतम योग्यता   | कै. |
|--------|---------------|-------------|------------|--|-----|
| १.     | ०२-२०७८/०७९   | सुपरीवेक्षक | २          | क) मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याडकशास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तिमा स्नातक वा सो सरह उत्तिर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको ।<br>ख) १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।      |     |
| २.     | ०३-२०७८/०७९   | गणक         | १७         | क) मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याडकशास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषय कुनै एक विषयमा कम्तिमा प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको ।<br>ख) १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको । |     |

**दरखास्तका साथ पेश गर्नु पर्ने कागजातहरू**

- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र २ प्रति प्रतिलिपि पासपोर्ट साईजको फोटो ।
- आवश्यक न्युनतम शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि ।
- कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान हासिल गरेको प्रमाणपत्रको प्रतिलिपि ।

**थप जानकारी:**

- परिक्षा दस्तुर: सुपरिवेक्षक पदको लागि रु. ५०० र गणक पदको लागि रु. ४०० नगरपालिकाको राजश्व तिरेको रसिद संलग्न गर्नुपर्ने छ ।
- छनोटको किसिम: सुचिकरण र अन्तरवार्ता ।
- तलब, पारिश्रमिक सुविधा: नियमानुसार ।
- काम गर्ने अवधी तथा क्षेत्र: ५ महिना मात्र नगरपालिकाको जुनसुकै वडा ।
- सम्बन्धित स्थानीय बासिन्दालाई प्राथमिकता दिईनेछ ।

नोट: आबेदन फारम नगरपालिकाको प्रशासन शाखा वा [www.kirtipurmun.gov.np](http://www.kirtipurmun.gov.np) बाट डाउनलोड गर्न सकिने छ ।

जनक थापा  
वरिष्ठ अधिकृत